

निजगढ नगरपालिका अन्तर्गत रहेको निजगढ प्राथमिक स्वास्थ्य केन्द्रमा कोभिड-१९ बाट संक्रमित बिरामीहरूलाई तात्कालिक उपचार, आवश्यक चिकित्सकीय परामर्श एवं सेवा प्रदान गर्दै आदरणीय निजगढ नगरवासीहरूको अमूल्य जीवन रक्षार्थ निजगढ नगरपालिकाद्वारा मिति २०७८।०१।२५ गते देखि पर्याप्त अक्सिजन सपोर्ट सहित सञ्चालनमा ल्याइएको १५ शैयाको कोभिड-१९ आइसोलेशन कक्षले आज मिति २०७८।०२।२५ गते सेवा प्रवाहको १ महिनाको अवधि पूरा गरेको छ।

**उक्त १ महिनाको अवधिमा निजगढ प्राथमिक स्वास्थ्य केन्द्र स्थित कोभिड-१९ आइसोलेशन कक्षको सेवा प्रवाहको विवरण देहाय अनुसार रहेको व्यहोरा सादर अनुरोध छ:---**

१. हाल सम्म जाँच गरिएको जम्मा बिरामी संख्या = १२३ ( ५४ महिला, ६९ पुरुष)

२. जाँच गरिएको बिरामीहरूको स्थितिको विवरण:

(क) सामान्य अवस्थाका बिरामी = ७२ (३५ महिला, ३७ पुरुष)

(ख) मध्यम अवस्थाका बिरामी = ३ (२ महिला, १ पुरुष)

(ग) गम्भीर/अति गम्भीर अवस्थाका बिरामी = ४८ (१७ महिला, ३१ पुरुष)

३. आइसोलेशन कक्षबाट उपचार प्राप्त गरे पश्चात बिरामीहरूको स्थिति:

(क) पूर्णरूपमा निको भएका बिरामीहरूको संख्या = ८४

सो मध्ये -

- होम आइसोलेशनबाट = ६० जना

- आइसोलेशन कक्षमा भर्ना भई स्वास्थ्य सुधार पश्चात् डिस्चार्ज गरिएको = २४ जना (सो मध्ये सामान्य अवस्थाका ८ जना, मध्यम अवस्थाका २ जना र गम्भीर/अति गम्भीर अवस्थाका १४ जना रहेको)

- रिफर गरिएको तथा LAMA (Leave Against Medical Advice) बिरामीहरूको संख्या = २८ (सो मध्ये गम्भीर/अति गम्भीर अवस्थाका २७ जना र मध्यम अवस्थाका १ जना रहेको )

४. मृत्यु संख्या: ८ जना (२ महिला, ६ पुरुष)

नोट:- उक्त मृत्यु भएका सबै बिरामीहरू गम्भीर तथा अति गम्भीर अवस्थामा आइसोलेशन कक्षमा भर्ना भएका बिरामी रहेका।

५. अक्सिजन प्रयोगको विवरण:

(क) अक्सिजन सपोर्ट लिने जम्मा बिरामी संख्या = ८०

सो मध्ये -

- हाइ फ्लो अक्सिजन दिइएको बिरामी संख्या = ३० जना

- मिडियम फ्लो अक्सिजन दिइएको बिरामी संख्या = २४

- लो फ्लो अक्सिजन दिइएको बिरामी संख्या = २६

६. कोभिड-१९ एन्टिजेन परीक्षण गरिएको संख्या = ८५

सो मध्ये -

- पुरुष = ४८ जना

- महिला = ३७ जना

- पोजिटिभ नतिजा आएको संख्या = ४४ जना (१४ महिला, ३० पुरुष)

- नेगेटिभ नतिजा आएको संख्या = ४१ जना (२३ महिला, १८ पुरुष)

द्रष्टव्य:- उक्त एन्टिजेन परीक्षण गरिएको संख्यामा कोभिड-१९ को संक्रमण दर करीब ५२% रहेको देखिन्छ।

- निजगढ प्राथमिक स्वास्थ्य केन्द्र, निजगढ नगरपालिका।